

आर्थिक बर्ष २०७८/०७९ को

बजेट वक्तव्य



स्थानीय सरकार

गल्छी गाउँपालिका

बैरनी, धादिङ

बागमती प्रदेश

२०७८

गल्छी गाउँपालिका
गाउँसभामा उपाध्यक्ष श्री राधा तिमल्सिना (लामिछाने) द्वारा प्रस्तुत
आ.व. २०७८।०७९ को बजेट, कार्यक्रमको बक्तव्य

आदरणीय सभाध्यक्ष ज्यू,
सभा सदस्य ज्यूहरु,

१. विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारणले उत्पन्न असामान्य परिस्थितिका बीच यस गल्छी गाउँपालिकाको छैटौँ गाउँसभा समक्ष आर्थिक वर्ष २०७८।०७९ को बार्षिक बजेट पेश गर्ने अनुमति चाहन्छु ।
२. सर्वप्रथम, लोकतन्त्र प्राप्तीको आन्दोलनको कठिन परिस्थितिमा त्याग र नेतृत्व प्रदान गर्नुहुने अग्रज राजनितिज्ञहरु प्रति उच्च सम्मान प्रकट गर्दछु र विभिन्न ऐतिहासिक आन्दोलनमा आफ्नो जीवनको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै विश्व महामारीका रूपमा फैलिएको कोभिड-१९ बाट संक्रमित भई उपचाररत सबै व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र कोभिड-१९ का कारण ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । कोरोना भाइरस महामारीका विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, र आम नागरिक सम्पूर्णमा उच्च सम्मान प्रकट गर्दछु ।
३. विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को कारण विश्वले एकैपटक अप्रत्याशित मानवीय र आर्थिक संकट सामना गर्नुपरेको छ

। स्वास्थ्य अर्थतन्त्र, मानवीय जीवन पद्धतीमा असहज अवस्था सिर्जना गरेको छ । यस विषम घडीमा सबै राजनीतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक, संघ संस्था र आम नागरिकको सहयोग र ऐक्यबद्धताले वर्तमान चुनौती सामना गर्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ ।

आर्थिक वर्ष २०७८।७९ को बजेट नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्ने तर्फ केन्द्रित रही प्राकृतिक, साँस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त यस गाउँपालिकालाई समृद्ध बनाउन "कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार समृद्ध गल्छी निर्माणको आधार" भन्ने मुल नारालाई साकार पारी मानव जीवन रक्षा गर्ने, भविष्य प्रति आधारयुक्त आशा जगाउने र अर्थतन्त्रको पुनरुत्थान गर्दै तीव्र विकासको बाटोमा लैजाने गरी हाम्रा सम्पूर्ण स्रोत साधन यसैमा परिलक्षित रहेका छन् ।

श्रद्धेय सभाध्यक्ष

एवं सदस्य ज्यूहरु,

४.यो बजेट तर्जुमा गर्दा मूलतः नेपालको संविधान, पन्ध्रौं योजना र दिगो विकासका लक्ष्य, बागमती प्रदेशको प्रथम आवधिक योजना, स्थानीय सरकार संचालन ऐन नीति तथा कार्यक्रम, विनियोजन विधेयक समेतलाई आधार बनाएको छु । बजेट तर्जुमाको सिलसिलामा राजस्व परामर्श समिति, विभिन्न विषयगत समिति, संघ संस्था, राजनीतिक दल, नागरिक समाज एवं विद्वत वर्ग लगायत सबै वर्गबाट प्राप्त सुझावलाई समेत ध्यान दिएको छु ।

५. सीमित स्रोत साधनले असीमित माग र बढ्दो आकांक्षा एकै पटक सम्बोधन गर्न नसकिने यथार्थता एकातर्फ छ भने स्रोतको न्यूनताको कारण हामीले चाहे जस्तो विकासका कार्यहरूमा लगानी बृद्धि गर्न सकिएको छैन । यो बजेट तर्जुमा गर्दा नेपाल सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान, वित्तीय समानीकरण अनुदान, समपुरक अनुदान र विशेष अनुदान, राजस्व बाण्डफाण्ड र गाउँपालिकाको आन्तरिक आम्दानी समेतको अनुमानमा स्थानीय स्रोत र साधनको परिचालन गरी सेवा, उत्पादन र रोजगारी अभिवृद्धि गर्ने योजना र कार्यक्रममा केन्द्रित गरी सकेसम्म गाउँपालिकाको समग्र विकासलाई सन्तुलित बनाउने गरि बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु ।

श्रद्धेय सभाध्यक्ष

एवं सदस्य ज्यूहरू,

अव म, आर्थिक वर्ष २०७७।७८ मा यस गाउँपालिकाको आय व्यय तथा सम्पादित महत्वपूर्ण कार्यहरूको संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आ.व. २०७७।७८ को यथार्थ आय

आ.व. २०७७।७८ मा आय अनुमान रु. ७२ करोड ९० लाख ८७ हजार ४ सय ५५ र पैसा १० रहेकोमा आन्तरिक आयतर्फ रु. १० करोड ०४ लाख १५ हजार, १५ र पैसा ५५, संघीय वित्तीय समानकिरण, सशर्त, विशेष र समपुरक तर्फ रु. ३७ करोड ३९ लाख, १९ हजार ८ सय ६९, प्रदेश वित्तीय समानीकरण, सशर्त र समपुरक तर्फ अनुदान ४ करोड ७७ लाख ९ हजार तथा राजस्व

बाँडफाँडबाट ९ करोड ५४ लाख १८ हजार संशोधित अनुमान रहेको छ ।

आ.व २०७७।७८ को यथार्थ व्यय

आ.व. २०७७।०७८ को लागी व्यय अनुमान रु. ७२ करोड ९० लाख ८७ हजार ४ सय ५५ र पैसा १० रहेकोमा संशोधित व्यय अनुमान रहेको छ। जसमा संशोधित चालू खर्च रु. १९ करोड २५ लाख ८५ हजार २ सय ५ र पैसा ३० गरी पुँजीगत खर्च तर्फ रु.२७ करोड ९७ लाख ४ हजार ५ सय ६५ तथा प्रदेश राजस्व बाँडफाँड रु. ३ करोड ८२ हजार ९ सय ७७ गरी जम्मा रु.४९ करोड ७५ लाख ३५ हजार ४ सय ७५ र पैसा ३५ रहेको छ र हालसम्मको वित्तीय प्रगती ६८.९० प्रतिशत रहेको छ।

६.आ.व. २०७७।७८ मा प्राप्त मुख्य उपलब्धिहरु:

- गाउँपालिका भित्रका सबै नागरिकहरुले आफ्नो वडामा संचालित अस्पताल, स्वास्थ्य चौकी वा स्वास्थ्य सेवा इकाईबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
- बढिमा १० मिनेटको समयमा गाउँ टोलबाट सडकसम्म पुग्ने व्यवस्था मिलाइनुको साथै संघीय सरकार तथा प्रदेश सरकारसंग साझेदारी गरी सडक स्तरोन्नतीको काम अगाडी बढाइएको छ ।
- २०७२ सालको महाभुकम्पबाट क्षति भएका घरहरुको ९५ प्रतिशत पुनःनिर्माणका कार्य सम्पन्न भएका छन् ।
- आवश्यकता अनुसारका ठाउँहरुमा काठेपोल बिस्तार गर्दै गाउँपालिका भित्रका सबै क्षेत्रमा विद्युत सेवा बिस्तार गरिएको छ ।

- कृषि क्षेत्रलाई विशेष बजेट व्यवस्थापन गरि आधुनिकिकरण गर्न अनुदान मार्फत करिब ४५० वटा मिनि टिलर (हाते ट्रक्टर) वितरण कार्य सम्पन्न गरि आगामी आ.व.मा निरन्तरताका लागि पहल गरिएको छ ।
- सूचना प्रविधिको प्रयोग गरि प्रशासनिक सेवाहरू आफ्नै वडा कार्यालयबाट सरल र सुलभ तरिकाले लिन सकिने व्यवस्था मिलाईएको र सो को लागि आवश्यक प्रशासनिक तथा प्राविधिक जनशक्तिको व्यवस्था गरिएको छ ।
- नियमित सेवाका अतिरिक्त सबै वडामा पशु स्वास्थ्य शिविर संचालन गरि सेवा प्रवाह हुदै आइरहेको र थप पशु सेवा प्राविधिकको व्यवस्था गरिने छ ।
- स्वास्थ्य सेवालाई थप बिस्तार गर्दै लैजाने प्रक्रिया स्वरुप बैरेनी स्वास्थ्य चौकी ल्याब सहित एम.बि.बि.एस. डाक्टर, ल्याब टेक्निसियन तथा एक्सरे सेवा बिस्तार गरिएको छ ।
- टुक्रे खानेपानी योजनाको लागि करिब १० लाख बजेट बराबरको खानेपानी पाइप खरिद गरि लागत अनुमान र वडा कार्यालयको सिफारिसका आधारमा माग बमोजिम खानेपानी पाइप वितरण गरिएको छ ।
- कोभिडको संक्रमण वृद्धि भएको समयमा गाउँपालिकाले अक्सिजन सिलिन्डर तथा आवश्यक जनशक्ति सहित आइशोलेशनको व्यवस्था गरि संक्रमितलाई उपचारको व्यवस्था मिलाइएको छ ।
- बैरेनी अस्पतालको रूपमा रूपान्तरण गरी अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण शुरु भइसकेको छ ।
- संघीय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसंगको सहकार्यमा वडा नं. ३ मा रहेको गुप्तेश्वरी मन्दिर तथा पर्यटकीय स्थललाई भौतिक सुधार गर्ने कार्य अगाडी बढाउनुको साथै वडा नं. ८

मा रहेको रानीमालामा समेत भौतिक पूर्वाधार निर्माण शुरू गरिएको छ ।

- सबै नागरिकलाई स्वच्छ पिउने पानी पुर्याउने यस पालिकाको ध्येय अनुसार विभिन्न बस्तीमा साना साना ग्रामिण खानेपानी सम्पन्न भएका छन् साथै पृथ्वी राजमार्ग संग जोडिएका बैरेनी बजार , गल्छी बजारका बासिन्दालाई शुद्ध पिउने पानीका लागि डल्टार र बैरेनीमा डिप बोरिङ्ग मार्फत खानेपानी श्रोत जम्मा गरि वितरण कार्य अगाडी बढाइसकिएको र वडा नं १ को दलांगमा दलित बस्तीको खानेपानीको लागि आबस्यक पर्ने सामग्री उपभोक्ता समिति मार्फत खरिद भई आगामी आ.व. मा साझेदारीमा संचालन हुने भएको छ ।
- सडक दुर्घटना, मातृशिशुको जिउ ज्यानको संरक्षणका लागि गाउँपालिकाको तर्फबाट बैरेनी अस्पताल मातहत रहने गरी सहूलियत दरमा एम्बुलेन्स सेवा संचालनमा ल्याइएको छ । आवश्यकता अनुसार गाउँपालिकाको गाडीलाई एम्बुलेन्स सेवामा परिवर्तन ल्याइएको छ ।
- स्वास्थ्य सेवालालाई सरल भरपर्दो र विश्वासनीय बनाउने हेतुले बैरेनी अस्पतालमा सुत्केरी कुरुवा घर संचालनमा ल्याइएको छ ।
- गाउँपालिकाको वडा नं. ५ मा रहेको पाल्चोक आयुर्वेद औषधालयको नयाँ भवन निर्माणको कार्य अगाडी बढाइएको छ । आयुर्वेद सेवालालाई बढी भन्दा बढी नागरिकको पहुँच पुर्याउन गल्छी गाउँपालिका वडा नं. ६ मा हप्ताको ३ दिन थप सेवा विस्तार गरिएको छ ।
- सडक सुरक्षा र चोरी डकैती जस्ता अपराध जन्य क्रियाकलापलाई न्यूनीकरण गर्न गल्छी प्रहरीले संचालन गर्ने गरि गल्छी बजार देखि महेशदोभान सम्म १५ वटा सी.सी क्यामेरा जडान तथा संचालन गरिएको छ ।

- वडा कार्यालयको सेवा आफ्नै प्रशासनिक भवन मार्फत प्रदान गर्न वडा नं. २, ३, ५, ६ र ७ को वडा कार्यालय भवन निर्माणको कार्य सूचारु भएको छ । वडा नं. १ मा रेक्ट्रोफिटिङ र वडा नं. ८ मा थप कोठा विस्तारको काम यसै आर्थिक वर्षबाट अगाडी बढाइनेछ ।
- सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक वडाका बस्तिमा अध्यक्ष ज्युको नेतृत्व र वडा अध्यक्षज्युको संयोजनमा एकिकृत सेवा जस्तै पशु शिविर, स्वास्थ्य शिविर, अपाङ्ग, जेष्ठ नागरिक परिचय पत्र वितरण, कृषि सामग्री तथा विउ विजन बितरण कार्य सबै वडामा सम्पन्न गरिएको छ ।
- गल्छी गाउँपालिकाको सबै क्रियाकलाप सामाजिक संजाल मार्फत जानकारी गराउने उदेश्यले वेवसाईट, मोबाईल एप्लीकेशन, डिजीटल बोर्ड जस्ता सूचना प्रविधिको प्रयोग गरिएको छ ।
- सहरी आयोजना बाट सडक बत्तिको व्यवस्था नभएका ठाउँहरूमा १५ वटा सडक सोलार बत्ति जडान कार्य सम्पन्न भएको छ ।
- संघीय सरकारको साझेदारीमा वडा नं. ७ मा र प्रदेश सरकार संगको साझेदारीमा वडा नं. १, २ र ७ मा सडक स्तरोन्नतीको कार्य अगाडी बढाइएको छ ।
- संघीय सरकारको विशेष अनुदानमा वडा नं. ४ मा खानेपानी सेवा विस्तारको साथै बैरेनी अस्पताललाई सुविधा सम्पन्न १५ शैय्याको भवन निर्माण कार्य शुरु भैसकको छ ।

श्रद्धेय सभाध्यक्ष

एवं सदस्य ज्यूहरु,

अव म, गाउँपालिकाको समष्टिगत विकासका लागि आर्थिक वर्ष २०७८।७९ को बजेटका उद्देश्यहरु तथा प्राथमिकताका क्षेत्रहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु।

८. बजेटका उद्देश्यहरु निम्नानुसार रहेका छन् :

- कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन गर्नु ।
- संकटग्रस्त अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनु ।
- उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्नु ।
- समाजवाद उन्मुख आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान पुर्याउनु।
- सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व पालना गराउनु ।
- आर्थिक अनुशासन तथा वित्तीय सुशासन कायम गर्नु ।
- आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा जोड दिनु ।

९. आ.व. २०७८।७९ को लागि विकासका प्राथमिकताका क्षेत्रहरु देहाय बमोजिम रहेका छन् ।

- कोरोना भाइरस महामारीका कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकको रोजगारीका अवसर बृद्धि गर्न लघु उद्यम विकास कार्यक्रम संचालन गर्ने।

- भौतिक पुर्वाधारहरूमा गाउँपालिका केन्द्र जोड्ने सडकलाई प्राथमिकतामा राखी विभिन्न सडकहरूको स्तरोन्नती तथा मर्मत सुधार गरि सडकको गुणस्तरियता अभिवृद्धि गर्ने ।
- मानव संसाधन विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र पोषण) मा जोड दिने ।
- कृषि सेवा, पशुसेवा, पर्यटन, वन तथा वातावरण क्षेत्रको विकास, विस्तार र संरक्षणमा जोडदिने ।
- लक्षित वर्ग र समुदायको उत्थानका लागि सामाजिक सुरक्षा र सशक्तिकरणका कार्यक्रमहरू संचालन गर्ने ।
- सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र सर्वसुलभ बनाई नागरिकको पहुँचमा अभिवृद्धि गर्ने ।

१०. बजेट तर्जुमाका आधारहरू

उल्लेखित उद्देश्य परिपुर्ती गर्न बजेट तर्जुमा गर्दा निम्न आधारहरू लिइएको छु ।

- संघीय सरकारको आवधिक योजना, लक्ष्य, उद्देश्य एवं प्राथमिकता र रणनीतिहरू
- प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना नीति तथा कार्यक्रम
- दिगो विकासका लक्ष्यहरू
- स्थानीय सरकार सञ्चालन ऐन
- विषयगत समितिको सिफारिस
- वडा समितिको प्राथमिकताका कार्यक्रमहरू
- कार्यपालिकाले आवश्यक ठानेका र जनसहभागिता जुट्ने आयोजनाहरू

- विपन्न परिवारको आयआर्जनको योजनाहरू
- क्रमागत विकास योजनाहरू

श्रद्धेय सभाध्यक्ष

एवं सदस्य ज्यूहरू,

अब म, आर्थिक वर्ष २०७८।०७९ को बजेटका कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु।

१. स्वास्थ्य

स्वास्थ्य मानवको सबैभन्दा संवेदनशिल क्षेत्र हो । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को महामारीका कारण गल्छी गाउँपालिका समेत अछुतो रहन सकेन तसर्थ कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन, आइशोलेशन तथा कोभिड अस्पताल संचालन तथा व्यवस्थापन गर्न रु. ४० लाख सहित रु. २ करोड ४४ लाख ५० हजार बजेट विनियोजन गरेको छु ।

२. शिक्षा क्षेत्र

सामुदायिक विद्यालयको भौतिक संरचना शैक्षिक गुणस्तर अभिवृद्धि गरी गुणस्तरीय शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकार संरक्षण गर्दै भौतिक पूर्वाधार निर्माण, अतिरिक्त क्रियाकलाप संचालन, विद्यालयमा सूचना प्रविधिको विस्तार र प्रयोग, शिक्षक दरबन्दी नभएका वा कम भएका विद्यालयमा मा.वि.

तथा नि.मा.वि. शिक्षक व्यवस्थापनको लागि रु. ८० लाख सहित शिक्षा क्षेत्रमा रु. २ करोड ६६ लाख ७० हजार बजेट विनियोजन गरेको छु ।

३. कृषि

गल्छी गाउँपालिका कृषि क्षेत्रमा अग्रणी गाउँपालिकाको रूपमा रहेको छ । धेरै कृषकहरू कृषि पेशामा आत्मनिर्भर हुदै गइरहेका छन् । गत आर्थिक वर्षमा झै यस वर्ष पनि कृषकलाई कृषि औजारमा आवश्यक सहयोग समेत गर्ने गरी रु ६५ लाख बजेट विनियोजन गरेको छु ।

४. पशु

गल्छी गाउँपालिकामा भैंसी तथा बाखा पालनको क्षेत्रमा प्रशस्त संभावना रहेको छ । विगतमा संघ तथा प्रदेश सरकारसंगको साझेदारीमा भैंसी प्रवर्द्धन कार्यक्रम सफलतापूर्वक संचालन भयो । त्यस्तै हेफर नेपालसंगको साझेदारीमा कृषि तथा विशेष गरी पशुपालनमा कार्यक्रम संचालन भयो । यस आर्थिक वर्षमा पनि सो साझेदारीलाई निरन्तरता दिन रु. १ करोड ७० लाख सहित पशु सेवा सम्बद्ध कार्यक्रमको लागि रु. २ करोड ४ लाख बजेट विनियोजन गरेको छु ।

५. उद्योग तथा सहकारी

कृषिमा रहेको अत्याधिक निर्भरतालाई कम गर्न उद्यमशीलताको प्रवर्द्धन गर्न जरुरी रहेकोले सीप विकासको क्षेत्रमा गल्छी गाउँपालिकाले महत्व दिदै आएको छ । त्यस्तै सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको क्रियाशीलताले

अर्थतन्त्रलाई मजबुत बनाउन सक्छ । यसर्थ उद्योग तथा सहकारी क्षेत्रको लागि रु. २१ लाख बजेट विनियोजन गरेको छु ।

६. महिला, बालबालिका तथा समाज कल्याण

गल्छी गाउँपालिकाको कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटेका महिलालाई गाउँपालिकाले विभिन्न कानून, नीति तथा कार्यक्रममा प्राथमिकता दिदै आइरहेको छ । स्तनपान कक्ष सहितको नमुना शौचालय निर्माणको लागि रु. ३० लाख सहित महिला, बालबालिका तथा समाज कल्याणको क्षेत्रमा रु. ८० लाख ५३ हजार बजेट विनियोजन गरेको छु ।

७. नागरिकको रोजगारी पाउने हकलाई सुनिश्चित गर्नको लागि आर्थिक वर्ष ०७५/०७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम यस गाउँपालिकामा पनि संचालनमा रहेको छ । गल्छी गाउँपालिकाका लागि यस वर्ष पनि संघीय सरकारले रु. १ करोड ४१ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा खटिने श्रमिकहरूलाई औजार लगायतका सामग्री व्यवस्थापनका लागि रु. १० लाख विनियोजन गरेको छु ।

८. नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४, ले स्थानीय स्तरमा स्थानीय सरकार रहने व्यवस्था सुनिश्चित गरेको छ । सरकार पूर्ण हुनको लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले आ-आफ्नो भूमिका सही रूपमा सम्पादन गर्नुपर्ने हुन्छ । न्याय सम्पादन सम्बन्धी विभिन्न क्रियाकलाप संचालन गर्न रु. १४ लाख बजेट विनियोजन गरेको छु ।

९. विपद, वन तथा वातावरण:

गल्छी गाउँपालिका विपद जोखिमका दृष्टिकोणले जोखिमयुक्त गाउँपालिकाको रूपमा रहेको छ । यहाँ विशेषत बाढी पहिरो बाट बर्षेनि धन जनको क्षति हुने गरेको छ । विपद व्यवस्थापन कोषक लागि रु ४० लाख सहित वन वातावरण तथा विपद व्यवस्थापनका लागि रु ८७ लाख बजेट विनियोजन गरेको छु ।

१०. गाउँपालिकाका प्रत्येक वडाका मुख्य सडकहरु बाह्रै महिना संचालन गर्न प्रति वडा रु. ५० लाखको दरले जम्मा रु. ४ करोड व्यवस्था गरेको छु ।

११. काठेपोल विस्थापन गर्ने नीति अनुरूप यस वर्ष रु. ७५ लाख को स्टिल पोल खरिद गर्न विनियोजन गरेको छु ।

१२. वडा नं. २,३,५,६ र ७ मा निर्माणाधीन वडा कार्यालय निर्माण सम्पन्न गर्न रु. ३ करोड ९८ लाख ९५ हजार ७ सय ८३ विनियोजन गरेको छु ।

१३. गाउँपालिकाको वडा नं. ५ मा निर्माणाधिन आयुर्वेद औषधालयको भवन निर्माण सम्पन्न गर्न रु. १ करोड विनियोजन गरेको छु ।

१४. वडा स्तरीय विकास क्रियाकलाप संचालन गर्न वडा नं. १, २, ३, ४, ६ र ७ को लागि रु. ८० लाखको दरले र वडा नं. ५ र ८ का लागि रु. ९० लाखका दरले गरी जम्मा रु. ६ करोड ६० लाख विनियोजन गरेको छु ।

१५. गाउँपालिका तथा सबै वडाहरुमा सी.सी. टिभी जडान कार्यका लागि रु १० लाख विनियोजन गरेको छु ।

१६. छाँगेश्वर किरियापुत्री भवन निर्माणको लागि रु. ३५ लाख बजेट विनियोजन गरेको छु ।

१७. नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गल्छी गाउँपालिकाको लागत साझेदारीमा रु. ५ करोडको लागतमा गाउँपालिकाको वडा नं. ३ मा रहेको गुप्तेश्वर पर्यटकीय स्थल निर्माणको लागि बोलपत्र आव्हान भइसकेको छ । सो को लागि यस वर्ष रु. ७५ लाख बजेट विनियोजन गरेको छु ।

१८. गाउँको विकास निर्माणको सिलसिलामा सडक तथा खानेपानीको क्षेत्रमा लगानी गर्नु अत्यन्त जरुरी देखिन्छ । सडक खानेपानी लगायत पूर्वाधार विकासका लागि यथेस्थ बजेटको व्यवस्था गरेको छु ।

श्रद्धेय सभाध्यक्ष

एवं सदस्य ज्यूहरु,

अब म, आर्थिक वर्ष २०७८।०७९ को लागी प्रस्तावित आय व्ययको अनुमान तथा बजेट कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१. आ.व. २०७८।०७९ को प्रस्तावित आय व्यय अनुमान

१.१ आय अनुमान:

आर्थिक वर्ष २०७८।०७९ का लागि कुल रु. ८२ करोड ९१ लाख १५ हजार ४ सय ३३ र पैसा ६५ आय अनुमान गरेको छु । जसमध्ये आन्तरिक आय स्रोतबाट ३१ करोड ४६ लाख ४२ हजार १२ र पैसा ५

अनुमान गरेको छु। जुनरकम कुल बजेटको ३७.९५ प्रतिशत रहेको छ। संघीय सरकारको वित्तिय समानीकरण अनुदान, राजश्व वाँडफाड, सशर्त र विशेष गरि ४२ करोड ८७ लाख २३ हजार रहेको छ। त्यस्तै प्रदेश सरकारको समानीकरण अनुदान, राजश्व वाँडफाड, सशर्त, समपुरक र विशेष गरि ७ करोड ९७ लाख ५० हजार ४ सय २१ र पैसा ६० रहेको छ र जिल्ला समन्वय समितिबाट रु. ६० लाख गरी जम्मा आय रु ८२ करोड ९१ लाख १५ हजार ४ सय ३३ र पैसा ६५ आय अनुमान गरेको छु।

१.२ व्यय अनुमान:

आगामी आ.व २०७७/०७८ का लागि कुल ८२ करोड ९१ लाख १५ हजार ४ सय ३३ र पैसा ६५ व्यय अनुमान गरेको छु। संघीय सरकारको सशर्त र विशेष गरी रु २० करोड ५६ लाख रहेको छ। प्रदेश सरकार, विशेष, सशर्त र समपुरक तर्फ रु. ४ करोड ९८ लाख ९९ हजार रहेको छ। थप समपुरक साझेदारी तर्फ रु. ५० लाख रहेको छ। चालु खर्च तर्फ रु. १२ करोड २५ लाख रहेको छ। दहत्तर बहत्तर प्रदेश तथा जिल्ला समन्वय समितिलाई फिर्ता रकम रु. ३ करोड ९५ लाख ३ हजार ४ सय ९९ र पैसा ६० रहेको छ। विषयगत तर्फ रु. १० करोड ६० लाख ७३ हजार रहेको छ। आन्तरिक आय ठेक्काको रकममा निशेधाज्ञा अवधिको छुट फिर्ता तथा मूल्य अभिवृद्धि कर रु. १ करोड ३४ लाख ७५ हजार ९ सय ९९ र पैसा ८७ रहेको छ। वडा स्तरीय योजना तर्फ रु. ६ करोड ६० लाख रहेको छ। गाउँपालिका स्तरीय योजना र पूर्वाधार विकास योजना समेत रु. २० करोड ५२ लाख ७२ हजार ४ सय ६६ र पैसा १८ रहेको छ। आ.व. ०७७/०७८ को योजना तथा कार्यक्रमहरूको भुक्तानी दिन बाँकी रु १ करोड ५७ लाख ९१ हजार ४ सय ६८ गरी जम्मा व्यय रु.

दर करोड ९१ लाख १५ हजार ४ सय ३३ र पैसा ६५ व्यय अनुमान गरेको छु।

श्रद्धेय सभाध्यक्ष

एवं सदस्य ज्यूहरु,

अव म आ.व. २०७८।०७९ को कुल बजेटको पुँजीगत बजेट रु ३४ करोड ४८ लाख ४९ हजार २ सय ९० मात्रको बिषयगत क्षेत्रमाविनियोजित बजेटको संक्षिप्त विवरण प्रस्तुत गर्नेअनुमति चाहन्छु।

पूर्वाधार विकास तर्फ		
रु.२७,९६,१२,४६६।१८	२७ करोड ९६ लाख १२ हजार ४ सय ६६ र पैसा १८	३३.७२ प्रतिशत
आर्थिक विकास तर्फ		
रु.४,१२,००,०००	४ करोड १२ लाख	४.९७ प्रतिशत
सामाजिक विकास तर्फ		
रु.२३,५२,३२,०००	२३ करोड ५२ लाख ३२ हजार	२८.३७ प्रतिशत
वातावरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ		
रु.९५,००,०००	९५ लाख	१.१५ प्रतिशत

सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह		
रु. १४,२२,७५,९९९।८७	१४ करोड २२ लाख ७५ हजार ९ सय ९९ र पैसा ८७	१७.१६ प्रतिशत
वडा गत बजेट		
रु. ६,६०,००,०००	६ करोड ६० लाख	७.९७ प्रतिशत
भुक्तानि दिन बाँकी		
रु. १,५७,९१,४६८	१ करोड ५७ लाख ९१ हजार ४ सय ६८	१.९० प्रतिशत
प्रदेश तथा जिल्ला समन्वय समिति दहत्तर बहत्तर रकम फिर्ता		
३,९५,०३,४९९।६०	३ करोड ९५ लाख ३ हजार ४ सय ९९ र पैसा ६०	४.७६ प्रतिशत

श्रद्धेय सभाध्यक्ष

एवं सदस्य ज्यूहरु,

१. उल्लेखित बजेट कार्यान्वयनको लागि समग्र सहभागितात्मक पद्धतीबाट बस्ती गाउँ टोल हुँदै गाउँकार्यापालिकाबाट तय भएका अनुसुचिमा उल्लेखित आयोजना तथा कार्यक्रम र विनियोजित बजेट माथि छलफल तथा स्वीकृतीको लागि अनुरोध गर्दछु ।

२. कोभिड-१९ महामारीको प्रभाव र असरका कारणले बजेटको स्रोतमा संकुचन भएको अवस्थामा प्रस्तुत बजेट तथा कार्यक्रमहरुमा पनि प्रभाव र असर पर्न सक्ने अनुमान गरेको छु ।

३. प्रस्तावित बजेट तर्जुमा गर्दा गाउँपालिकाको आन्तरिक आय, संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट तथा प्राथमिकताका क्षेत्र, गाउँ पालिकाको प्राथमिकताका क्षेत्रहरु, नागरिकबाट आवश्यक ठानिएका योजनाहरु, नागरिक समाज, गैर सरकारी संस्थाहरु लगायत सम्पूर्ण महानुभावहरु सबैको अमूल्य सुझावलाई उपलब्ध श्रोत साधनको सिमा भित्र रहि समेट्ने प्रयास गरेको छु ।

४. गाँउपालिकाको स्रोत र क्षमता अनुसार विभिन्न समिति, उपसमितिहरु र गाँउ कार्यपालिकामा व्यापक छलफल गरी बजेटलाई सन्तुलित र दिगो बनाउने प्रयास गरिएको छ । थप योजनाहरुको संचालनको लागि प्रदेश सरकार र संघीय सरकारमा पहल गरिने व्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।

५. अन्तमा, सबैको सकारात्मक, अर्थपूर्ण र साझेदारी युक्त सहयोगबाट मात्र बजेट कार्यान्वयनमा सफलता प्राप्त हुने कुरामा दुईमत हुन सक्दैन । तसर्थ प्रस्तुत बजेट कार्यान्वयन, अनुगमन, मुल्यांकनमा आ-आफ्नो तर्फबाट सहयोग पुर्याउन सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, बुद्धिजीवीहरु, राजनैतिक दल, सरकारी/गैर सरकारी संघ संस्थाहरु, उद्योगी व्यवसायीहरु, नागरिक समाज, उपभोक्ता समितिहरु लगायत सरोकारवाला सम्पूर्णबाट महत्वपूर्ण र सार्थक सहयोग प्राप्त हुने अपेक्षा गरेको छु । बजेट तथा कार्यक्रम तर्जुमामा सहयोग पुर्याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरु, विषयगत समितिका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु एवं राष्ट्रसेवक कर्मचारीहरु प्रति

हार्दिक आभार व्यक्त गर्दछु । प्रस्तुत बजेट र अनुसुचि-६ मा संलग्न आयोजना तथा कार्यक्रमहरूलाई यस सम्मानित सभाबाट गहन छलफलका साथ पारित गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

धन्यवाद ।

उपाध्यक्ष राधा तिमलिसना (लामिछाने)

संयोजक

बजेट तथा कार्यक्रम तर्जुमा समिति



स्थानीय सरकार

गल्छी गाउँपालिका

बैरेनी, धादिङ

बागमती प्रदेश

२०७८

फोन नं.: ०१०-४०३१५६/४०३१६०/४०३१९२

ईमेल: info@galchhimun.gov.np

वेबसाइट: www.galchhimun.gov.np